

प्रदेश लोक सेवा आयोग, प्रदेश नं.२
अप्राविधिक तर्फको प्रशासन सेवा, सहायक चौथौ, खरिदार वा सो सरह पदको खुला तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

तृतीयपत्र (Paper III) : कार्य ज्ञान सम्बन्धी (Job Knowledge related)

खण्ड (A): 35 अङ्क Section (A): 35 Marks	३ पश्न×५ अङ्क = १५ अङ्क २ पश्न×१० अङ्क = २० अङ्क
--	---

१. सार्वजनिक सेवा व्यवस्थापन

- १.१ निजामती सेवा ऐन र नियमावलीमा भएका देहायका व्यवस्थाहरु
 - १.१.१ निजामती सेवाका गठन, पदपूर्ति गर्न तरिका र प्रक्रियाहरु
 - १.१.२ कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, विदा, विभागीय सजाय र अवकाश
 - १.१.३ कर्मचारीले पालन गर्नुपन आचरण र कर्तव्यहरु
- १.२ सार्वजनिक सेवा प्रवाहका अर्थ र महत्व तथा सेवा प्रवाह गर्न निकाय, तरिका र माध्यमहरु
- १.३ सार्वजनिक बडापत्र (Public Charter) : महत्व र आवश्यकता
- १.४ सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ का परिच्छेद १, २, ४ र ५
- १.५ सूचनाका हक सम्बन्धी ऐन, २०६४ का परिच्छेद १, २ र ४
- १.६ भ्रष्टाचार निवारण ऐन, २०५९ का परिच्छेद १ र २
- १.७ संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ का परिच्छेद २ (संघ, प्रदेश र स्थानीय तहबीचका अन्तरसम्बन्धका आधारहरु)
- १.८ खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन, २०७५ परिच्छेद १, २ र ३
- १.९ व्यक्तिगत घटना दर्ता (Vital Registration)
- १.१० राष्ट्रिय परिचय-पत्र (National Identity Card)
- १.११ विद्युतीय शासन प्रणाली (E-governance) का सामान्य परिचय
- १.१२ सूचना तथा सञ्चार प्रविधिका महत्व र प्रयोग गर्दा अपनाउन पर्ने सावधानीहरु
- १.१३ प्रदेश नं.२ प्रदेश निजामति सेवा ऐन, २०७७
- १.१४ प्रदेश नं.२ प्रदेश लोक सेवा ऐन, २०७६ र प्रदेश लोक सेवा नियमावली, २०७८

खण्ड (B): 35 अङ्क Section (B): 35 Marks	३ पश्न×५ अङ्क = १५ अङ्क २ पश्न×१० अङ्क = २० अङ्क
--	---

२. लेखा प्रणाली र आर्थिक प्रशासन

- २.१ लेखा र लेखा प्रणाली : परिचय, उद्देश्य र विशेषताहरु
- २.२ बजेट अनुमान र स्वीकृति तथा मन्त्रालयगत बजेट सूचना प्रणाली (LMBIS) सम्बन्धी जानकारी
- २.३ खाता सुची (Charts of Accounts), एकलखाता कोष (TSA), राजश्व व्यवस्थापन सूचना प्रणाली (RMIS) र कम्प्युटराइज्ड सरकारी लेखा प्रणाली (CGAS) र धरौटी लेखा
- २.४ गोश्वारा भौचर, बैक नगदी किताब, बजेट हिसाब, मास्केबारी, खर्चका फाटबारी, बैक हिसाब विवरण, आर्थिक विवरण सम्बन्धी जानकारी

३. सार्वजनिक खरिद तथा जिन्सी व्यवस्थापन

- ३.१ सार्वजनिक खरिद व्यवस्थापन : उद्देश्य, महत्व, विधि र प्रकृया
- ३.२ जिन्सी व्यवस्थापन : माग फाराम, खरिद आदेश, दाखिला रिपोर्ट, जिन्सी खाता, जिन्सी निरीक्षण, खरिद र लिलाम
- ३.३ सरकारी सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) सम्बन्धी जानकारी

४. सार्वजनिक वित्त व्यवस्थापन र लेखापरीक्षण प्रणाली

- ४.१ लेखापरीक्षणका परिचय, उद्देश्य र प्रकार
- ४.२ बेरुजु, बेरुजु फछ्यैट, बेरुजु लागत र सम्परीक्षण
- ४.३ मूल्य अभिवृद्धि कर : परिचय, दर्ता र खारेजी प्रक्रिया, कर विवरण दाखिला, कर कट्टी सम्बन्धी व्यवस्था तथा कर लाग्ने र नलाग्ने वस्तु सम्बन्धी जानकारी
- ४.४ आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ (आन्तरिक नियन्त्रण तथा लेखापरीक्षण र वित्तिय उत्तरदायित्व, जिम्मेवारी एंव जवाफदेहिता सम्बन्धी व्यवस्था)
- ४.५ आयकर ऐन, २०५८ का परिच्छेद १७ (भुक्तानी कर कट्टी सम्बन्धी व्यवस्था)
- ४.६ लेखापरीक्षण ऐन, २०७५ (दफा ८- लेखापरीक्षण गन विषय)
- ४.७ प्रदेश नं.२ आर्थिक तथा वित्तिय संग सम्बन्धित ऐन, नियम, निर्देशिका मापदण्ड

खण्ड (C): 30 अङ्क Section (C): 30 Marks	२ पश्न×५ अङ्क = १० अङ्क
	२ पश्न×१० अङ्क = २० अङ्क

५. कानून र न्याय सम्बन्धी जानकारी

- ५.१ कानूनका अर्थ, महत्व र कानूनका स्रोतहरु
- ५.२ ऐन, नियम, विनियम, गठन आदेश र राजपत्रका सामान्य परिचय
- ५.३ अदालतका तह, संरचना र क्षेत्राधिकार
- ५.४ हकदैया, हदम्याद, म्याद र तारिखको परिचय
- ५.५ लिखतमा पुरयाउन पुन रीत, दर्ता र दरपीठ
- ५.६ म्याद तामेली
- ५.७ जाहेरी दरखास्त, पक्राउ पूर्जी, बरामदी मुचुल्का, अभियोगपत्र र प्रारम्भिक सुनुवाइ
- ५.८ निःशुल्क कानूनी सहायता
- ५.९ मुलुकी देवानी संहिता र देवानी कार्यविधि संहिताका प्रमुख विशेषताहरु
- ५.१० मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहिताका प्रमुख विशेषताहरु
- ५.११ प्रदेश नं.२ कानूनको अवस्था तथा कानून निर्माण प्रकृया

.....

द्रष्टव्य : उल्लिखित विषयसँग सम्बन्धित संवैधानिक व्यवस्था र सम्बन्धित ऐन तथा नियमावलीका वारेमा सामान्य जानकारी राख्न पर्नेछ ।